



गल्कोट नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
गल्कोट, बागलुङ

४ नं. प्रदेश, नेपाल

करार सेवामा पदपुर्ती सम्बन्धी सुचना  
प्रथम पटक प्रकाशित मिति: २०७४/१०/०२ गते

यस गल्कोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वा अन्तर्गत देहाय बमोजिमको पदमा करार नियुक्ती गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट लोकसेवा आयोगबाट सम्बन्धित सेवा/समुहलाई स्वीकृत गरेको दरखास्त फाराम भरी यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रै रितपूर्वकको दरखास्त फाराम भरी पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

विज्ञापन नं.	पद/श्रेणी	सेवा/समुह/उपसमुह	पद संख्या	न्यूनतम योग्यता	शैक्षिक	दरखास्त दस्तुर	परिक्षा मिति
२/२०७४/७५	कार्यालय सहायक	-	१३	एस.एल.सी उत्तिर्ण र कम्तीमा ६ महिना डिप्लोमा कम्प्युटर तालिम लिएको ।		५००	पछि तोकिने छ ।

१. दरखास्त दिने स्थान: गल्कोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, गल्कोट नगरपालिका -६, बागलुङ
२. परिक्षाको किसिम: प्रयोगात्मक र अन्तर्वाता
३. दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सार्वजनिक विदा पश्चात कार्यालय खुल्ने पहिलो दिन ।
४. सम्पर्क मिति: दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट, सो दिन सार्वजनिक बिदा परेमा सार्वजनिक विदा पश्चात कार्यालय खुल्ने पहिलो दिन ।
५. काम गर्नुपर्ने स्थान: गल्कोट नगरपालिका वा अन्तर्गतका वडा कार्यालयहरू
६. तलब सुबिधा: मासिक रु १२०००/- (बाह्र हजार मात्र)
७. दरखास्त फारम लोकसेवा आयोगको वेबसाईट [www.psc.gov.np](http://www.psc.gov.np) वाट प्राप्त गर्न सकिनेछ । (राप.अनं. द्वितीय श्रेणी को लागी तोकिएको दरखास्त फाराम)
८. दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरू र चारित्रिक प्रमाणपत्रहरू, कार्य अनुभवका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि । अन्तर्वाताको दिन सबै कागजातहरू सक्कलै लिई आउनु पर्नेछ ।
९. विदेशी बोर्डबाट उत्तीर्ण भई शैक्षिक योग्यता प्राप्त गरेका उम्मेदवारहरूले समकक्षता निधारण गरेको प्रमाणपत्रको प्रतिलिपि स्वयंले प्रमाणित गरी सँलग्न गर्नुपर्नेछ ।
१०. दरखास्त दस्तुर वापतको रकम नगर कार्यपालिकाको कार्यालयमा बुझाई सोको सक्कल रसिद फारम साथ सँलग्न राख्नु पर्नेछ
११. नेपाली/अङ्ग्रेजी टाईप गर्न सक्ने र पुर्व कार्य अनुभव भएकालाई प्राथमिकता दिईनेछ ।
१२. कार्य विवरण र अन्य कुराहरू गल्कोट नगरपालिकाले तोकेबमोजिम हुनेछन ।
१३. अन्य विषयहरू प्रचलित कानूनबमोजिम हुनेछन ।
१४. यस सम्बन्धमा थप जानकारीको लागी गल्कोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, गल्कोट, बागलुङमा कार्यालय समयमा आई लिन सकिने छ ।

प्रमुख प्रशासकिय अधिकृत

“कृषी, पर्यटन, जलश्रोत, स्थानीय सीप र पुर्वाधार: समृद्ध गल्कोट निर्माणको मुल आधार”

[galkotmunicipality@gmail.com](mailto:galkotmunicipality@gmail.com) | [facebook.com/helloGalkot](https://facebook.com/helloGalkot) | [Twitter.com/helloGalkot](https://twitter.com/helloGalkot) | [www.galkotmun.gov.np](http://www.galkotmun.gov.np)